

नहर संचालन योजना

नहर संचालन योजना ब्लक नं. ८

नारायणी सिंचाई प्रणाली ब्लक नं. ८ मा नेपाल पूर्वी नहर (एनईसी) को चेनेज $30+650$ कि.मी. मा अवस्थित बंगरी खोला र चेनेज $49+594$ कि.मी. मा रहेको पसहा खोला बीचको सिंचित क्षेत्र पर्दछ । यस ब्लक अन्तर्गत फेटा, भलुही, भरवलिया, बरैनिया, बतरा, रघुनाथपुर, मटिअर्वा र बसतपुर गा.वि.स.हरुमा पर्ने 2767 हेक्टर जग्गामा सिंचाई सेवा पुऱ्याउनको लागि एउटा मूल शाखा नहर (एमएससी), 6 वटा शाखा नहर (बीएससी), 14 वटा उपशाखा नहर (एसएसएसी) र 102 वटा टर्सरी नहरहरु निर्माण गरिएका छन् ।

ब्लक नं. ८ को मूल शाखा नहर (एमएससी) नेपाल पूर्वी नहरको चेनेज $34+591$ कि.मी. बाट निस्केको छ । यस नहरको लम्बाई 4.45 कि.मी., सिंचित क्षेत्र 295 हेक्टर र डिजाईन डिस्चार्ज (प्रति सेकण्ड पानीको बहाव क्षमता) 1.055 क्यूमेक अर्थात् 1055 लीटर प्रति सेकण्ड रहेको छ । एमएससीबाट बीएससी-२ शाखा नहर र कुल 31 वटा टर्सरी नहरहरु निकालिएका छन् । यसमा बीएससी-२ शाखा नहर र 4 वटा उपशाखा नहरबाट निकालिएका टर्सरी नहरहरु समेत जोडिएको छ ।

तालिका १ - मेन सेकण्ड्री नहरको विवरण

मेन सेकण्ड्री नहरको नाम	माथिल्लो तहको नहरको चेनेज (कि.मी.)	नहरको लम्बाई (कि.मी.)	सिंचित क्षेत्र (हेक्टर)	डिजाईन डिस्चार्ज (लीटर प्रति सेकण्ड)	टर्सरी नहरको संख्या
एमएससी	नेपाल पूर्वी नहर, $34+591$	4.45 .	295	1055	31 वटा

6 वटा शाखा नहरहरु मध्ये बीएससी-२ शाखा नहर बाहेक अन्य 5 वटा शाखा नहरहरु नेपाल पूर्वी नहरको विभिन्न चेनेजबाट निकालिएका छन् । शाखा नहरहरुको विवरण तालिकाको रूपमा तल तालिका २ मा दिइएको छ ।

तालिका २ - ब्रान्च सेकण्ड्री नहरहरुको विवरण

शाखा नहरको नाम	माथिल्लो तहको नहरको चेनेज (कि.मी.)	नहरको लम्बाई (कि.मी.)	सिंचित क्षेत्र (हेक्टर)	डिजाईन डिस्चार्ज (लीटर प्रति सेकण्ड)	टर्सरी नहरको संख्या
बीएससी-१	नेपाल पूर्वी नहर, $39+667$	4.550 .	552	657	22 वटा
बीएससी-२	एमएससी, $2+969$	2.700 .	305	372	10 वटा
बीएससी-३	नेपाल पूर्वी नहर, $36+557$	2.350	464	546	16 वटा
बीएससी-४	नेपाल पूर्वी नहर, $37+771$	2.130	223	267	9 वटा
बीएससी-५	नेपाल पूर्वी नहर, $39+971$	2.100	129	152	8 वटा
बीएससी-६	नेपाल पूर्वी नहर, $40+771$	2.150	269	397	11 वटा

त्यस्तै, १४ वटा उपशाखा नहरहरु मध्ये ४ वटा उपशाखा नहरहरु नेपाल पूर्वी नहरको विभिन्न चेनेजबाट निकालिएका छन् । बाकी उपशाखा नहरहरु विभिन्न शाखा नहरहरुबाट निकालिएका छन् । उपशाखा नहरहरुको विवरण तालिकाको रूपमा तल तालिका ३ मा दिइएको छ ।

तालिका ३ - सब सेकण्ड्री नहरहरुको विवरण

उपशाखा नहरको नाम	माथिल्लो तहको नहरको चेनेज (कि.मी.)	नहरको लम्बाई (कि.मी.)	सिंचित क्षेत्र (हेक्टर)	डिजाईन डिस्चार्ज (लीटर प्रति सेकण्ड)	टर्सरी नहरको संख्या
एसएसएसी-१	एमएससी, ०+६२९	०.२२१	२६९	९७	३ वटा
एसएसएसी-२	एमएससी, २+८७६	०.७४३	२६९	१०९	३ वटा
एसएसएसी-३	एमएससी, ३+८७१	०.४७५	२६९	१०५	३ वटा
एसएसएसी-४	एमएससी, ४+४५०	०.३७६	२६९	८१	२ वटा
एसएसएसी-५	एनइसी, ३२+१००	१.३२०	२६९	१२७	४ वटा
एसएसएसी-६	बीएससी-१, ०+५७२	०.९६३	२६९	७१	२ वटा
एसएसएसी-७	बीएससी-१, ०+९५९	०.२९३	२६९	४९	२ वटा
एसएसएसी-८	बीएससी-३, ०+०४१	१.५१८	२६९	११५	४ वटा
एसएसएसी-९	बीएससी-३, ०+०४१	०.४१०	२६९	६१	२ वटा
एसएसएसी-१०	बीएससी-४, ०+६२६	०.५६०	२६९	११६	४ वटा
एसएसएसी-११	बीएससी-६, ०+८३७	०.९४७	२६९	५३	४ वटा
एसएसएसी-१२	नेपाल पूर्वी नहर, ३४+०४८	०.९००	७९	९३	३ वटा
एसएसएसी-१३	नेपाल पूर्वी नहर, ३७+९१८	०.७००	९९	११७	४ वटा
एसएसएसी-१४	नेपाल पूर्वी नहर, ४०+३२६	०.५०	५८	६८	२ वटा

नारायणी सिंचाई प्रणाली ब्लक नं. ८ अन्तर्गत पर्ने एमएससी, बीएससी, एसएससी र टर्सरी नहरहरुको संचालन र व्यवस्थापनको लागि जल उपभोक्ताहरुले एउटा नारायणी सिंचाई प्रणाली जल उपभोक्ता संस्था, ब्लक नं. ८ गठन गरी नारायणी सिंचाई व्यवस्थापन डिभिजनमा दर्ता तथा नयाँ निर्वाचन भई नविकरण समेत भई सक्रियता साथ सहभागिता रहेको छ ।

नारायणी सिंचाई प्रणाली ब्लक नं. ८ को नहर संचालन योजना

१. बर्षे बालीको लागि नहर संचालन योजना

१.१ नेपाल पूर्वी नहरबाट शाखा नहरहरुको लागि

नेपाल पूर्वी नहरमा पानीको उपलब्धता

नेपाल र भारत बीच भएको गांडक सञ्चि (१९५९ ई.) को सन्दर्भमा, नेपाल र भारत सरकार बीच अक्टूबर २७, १९७१ मा भएको मीटिङमा नेपालले दोन शाखा नहरबाट बर्षभरी (दोन शाखा नहर मर्मत सम्भारको लागि बन्द गरिएको बाहेक) २४.१ घनमीटर प्रति सेकण्ड (८५० क्यूसेक) पानी पाउने सहमति भएको थियो । त्यस्तै, नवम्बर ११, १९७९ मा भएको गण्डक र कोशी उच्चस्तरीय मीटिङमा दोन शाखा नहर खोल्ने र बन्द गर्ने समयमा निम्नानुसार सहमति भएको थियो :

धानबालीको लागि : दोन शाखा नहर ११ अप्रैलमा खोलिने र ३० अक्टूबरमा बन्द गरिने
गहूँबालीको लागि : दोन शाखा नहर १ दिसम्बरमा खोलिने र १० मार्चमा बन्द गरिने
तर यसको पालन भएको छैन ।

उपरोक्त सहमतिहरु अनुसार नेपालले भारत (बिहार) को दोन शाखा नहरबाट नेपाल पूर्वी नहर (मूलनहर) को लागि वर्षायाममा धानबालीको लागि ११ अप्रैल देखि ३० अक्टूबर सम्म (दोन शाखा नहर मर्मत सम्भारको लागि बन्द गरिएको बाहेक) २४.१ घनमीटर प्रति सेकण्ड (८५० क्यूसेक) पानी पाउन सक्दछ । तर, नेपाल पूर्वी नहरको सन् २००० देखि २०१० सम्मको पानी मापनको रेकर्ड अनुसार नेपाल पूर्वी नहरमा अधिकतम लगभग २२ घनमीटर प्रति सेकण्ड र औसतमा १५ देखि १६ घनमीटर प्रति सेकण्ड (क्यूमेक) को दरले पानी उपलब्ध भएको देखिन्छ ।

त्यस्तै, सिंचाई विभाग र नारायणी सिंचाई प्रणाली जल उपभोक्ता समन्वय समिति ब्लक नं. द बीच भएको सिंचाई व्यवस्थापन हस्तान्तरण सम्झौता पत्रको अनुसूची द अनुसार नेपाल पूर्वी नहरबाट निस्किने शाखा प्रशाखा नहरहरुमा डिजाईन डिस्चार्ज बमोजिम पानी उपलब्ध गराईने, तथापि डिजाईन डिस्चार्ज अनुसार पानीको मात्रामा नेपाल पूर्वी नहरको पानीको पानीको उपलब्धताको आधारमा सिंचाई कार्यालयले ५ देखि १० प्रतिशत सम्म थपघट गर्न सक्ने सहमति भएको देखिन्छ । तर NEC मा पानी अप्रिलमा नभई जुनको अन्तिम वा जुलाईको पहिलो सातामा मात्र प्राप्त गर्ने गरेको छ । साथै पानी अचानक कम भई रहने अवस्थामा नहर संचालनको व्यवस्था गर्नु पर्ने हुन्छ ।

नहर संचालनको वर्तमान अभ्यास

हाल नारायणी सिंचाई व्यवस्थापन डिभिजन, पर्सा ले असार १ गते देखि असोज १५ गते सम्म नेपाल पूर्वी नहर बाट रोटेशन (आलो पालो) सिस्टम अनुसार साताको ३ दिन पर्सा जिल्ला अन्तर्गतको ब्लक १ देखि ६ सम्मको शाखा प्रशाखा नहरहरुमा पानी छोडने र बाकी ४ दिन (१ दिन बाटो म्याद समेत गरी) बारा जिल्ला अन्तर्गतको ब्लक ७ देखि १२ सम्मको शाखा प्रशाखा नहरहरुको लागि पानी छोडने गरेको छ ।

ब्लक नं. द का शाखा प्रशाखा नहरहरुको लागि पानीको उपलब्धता

बर्षे बालीको लागि दोन शाखा नहरबाट छोडिने पानीको सन्दर्भमा नेपाल र भारत बीच भएको उपरोक्त सहमतिहरु र नारायणी सिंचाई व्यवस्थापन डिभिजन, पर्सा ले लागू गरेको नहर संचालनको वर्तमान रोटेशन प्रणाली तथा सिंचाई विभाग र नारायणी सिंचाई प्रणाली जल उपभोक्ता समन्वय समिति ब्लक नं. द बीच भएको सिंचाई व्यवस्थापन हस्तान्तरण सम्झौता पत्रको अनुसूची द लाई मध्येनजर राख्दा, नारायणी सिंचाई प्रणाली ब्लक नं. द अन्तर्गतका शाखा प्रशाखा नहरहरुले नेपाल पूर्वी नहरबाट बर्षे बालीको लागि रोटेशन (आलो पालो) सिस्टम अनुसार साताको ३ दिन सम्म नहरको डिजाईन डिस्चार्ज बराबर पानी प्राप्त गर्न सक्दछन् । अचानक एन.ई.सी. (NEC) बन्द हुँदै वा डिस्चार्ज घटदा उपलब्ध पानीबाट समानुपातीक हिसाबले पानी वितरण गरिने पद्धतिको हिसाब ज.उ.स.लाई जानकारी तथा क्षमता अभिवृद्धि गरिएको छ । ज.उ.स. सक्षम रहेको छ ।

नेपाल पूर्वी नहरबाट शाखा नहरहरुमाको पानी आपूर्ति तालिका

पानीको निरंतर अभाव देखिएकोले नहर संचालन व्यवस्थित गर्न ब्लक-८ लाई परिक्षणको रूपमा दुई भागमा वाडिएको छ र आलो पालो गरि पानी उपलब्ध / नहरमा पानी दिने व्यवस्था राम्रो हुने छ ।

पहिलो – (१) वंगरी देखि एम.एस. सम्म यस अन्तर्गत शाखा-१, एम.एस.सी. तथा शाखा नहर-२ गरि १७५५ हेक्टरमा पानीको पालो दिने ।

दोस्रो – (२) एम.एस. भन्दा पुर्वमा रहेको कस रेगुलेटर पछि-शाखा-३, शाखा-४, शाखा-५ र शाखा-६ को लागि पानी छोड्ने यस भागको सिंचाई हुने क्षेत्र १०८५ हेक्टर पर्न आयछ ।

ब्लक-८ को लागि ३ दिनेको पालो पर्ने वृहस्पतिवार, शुक्रवार, शनिवार गरि ३ दिनमा ७२ घंटा पानी उपलब्ध भएमा क्षेत्रफलको आधारमा पहिलो समुहलाई ४४ घंटाको पालो पर्छ भने दोश्रो समुहलाई २८ घंटाको पालो पर्न जान्छ । पानी खुल्ने र वन्द हुने समय तालिका समन्वय समितिले र कार्यालय अनुसार विना कुनै ढिलाई तोकिएको क्षेत्रमा पानी छोड्न सक्नु पर्छ ।

यसको हिसाब गणना निम्न अनुसार हुने छ । यस पानी वितरण प्रयोजनको लागि प्रत्येक शाखाको गेट दुरुस्त, चालु र नियन्त्रणमा हुनु पर्छ ।

नारायणी सिंचाई व्यवस्थापन डिभिजन, पर्सा ले वर्षे बालीको लागि नेपाल पूर्वी नहरबाट ब्लक नं. ८ को शाखा नहरहरुमा ८ डिसम्बर देखि फरवरी मसान्त सम्म तालिका ४ अनुसार रोटेशन सिस्टम लागू गरी तालिका ५ बमोजिम फुल सप्लाई डिजाइन डिस्चार्ज अनुसार एकमुष्ट पानी आपूर्ति गर्ने छ । पानीको निरन्तर अभावका कारण रोटेशन प्रणाली-आलो पालो गर्नु पर्ने वाध्यता रहेको छ । उपलब्ध पानीलाई माथि उल्लेखित सिद्धान्तमा आधारीत पानी वितरण प्रकृया अपनाउनु पर्ने हुन्छ । आन्तरिक रोटेशन अनुभवको आधारमा दोस्रो चरणमा संसोधन गरी पुनः आलो पालो मिलाउनु पर्ने हुन्छ ।

तालिका ४

नेपाल पूर्वी नहरबाट निस्केका मूल शाखा नहर र शाखा नहरहरु	पानी बन्द गर्ने दिन र समय	पानी आपूर्ति गर्ने दिन र समय
बीएससी-१, एमएससी-२, बीएससी-२	प्रत्येक आइतवार बिहान ६ बजे देखि बिहीबार बिहान ६ बजे सम्म बन्द रहने	प्रत्येक शुक्रवार बिहान १० बजे देखि आइतवार बिहान ६ बजे सम्म खुल्ला रहने
बीएससी-३, बीएससी-४, बीएससी-५, र बीएससी-६	(३ दिन ब्लक १ देखि ६ को लागि र १ दिन बाटोम्याद बापत)	प्रत्येक बिहीबार बिहान ६ बजे देखि शुक्रवार बिहान १० बजे सम्म खुल्ला रहने

तालिका ५

क्र. सं.	नेपाल पूर्वी नहरको चेनेज	शाखा नहरको नाम	कमाण्ड क्षेत्र (हे.)	डिजाइन डिस्चार्ज (लीटर प्रति सेकण्ड)
१	३१+६६७	बीएससी-१	५५२	६५७

२	३४+५९१	एमएससी	८९५	१०५५
३	३६+५५७	बीएससी-३	४६४	५४६
४	३८+८८१	बीएससी-४	२२३	२६७
५	३९+१८१	बीएससी-५	१२९	१५२
६	४०+७८१	बीएससी-६	२६९	३१७

उपरोक्त अनुसारको पानीको मात्रामा नेपाल पूर्वी नहरको पानीको उपलब्धताको आधारमा सिंचाई डिभिजन कार्यालयले थपघट गर्न सक्ने छ ।

१.२ शाखा नहरहरुबाट उपशाखा र टर्सरी नहरहरुको लागि

टर्सरी नहरहरुको लागि १ लीटर प्रति सेकण्ड प्रति हेक्टर का दरले पानी आवश्यक पर्ने हिसाब गरी एमएससी र बीएससी शाखा नहरहरुको पानी वितरण कार्य क्षमता (Water Distribution Efficiency) ८५% मानेर ती शाखा नहरहरुको डिजाईन डिस्चार्ज १.१८ लीटर प्रति सेकण्ड प्रति हेक्टर का दरले गणना गरिएको छ । तर एमएससी र बीएससी शाखा नहरहरुमा डिजाईन डिस्चार्ज अनुसार पानी आपूर्ति गर्दा पनि पुछारका टर्सरी नहरहरुमा पानी नपुगेको र कम पानी पुगेको गुनासो जलउपभोक्ता किसानहरुले गर्ने गरेका छन् । शाखा नहरको शिरानका जल उपभोक्ताहरुको बढी पानी लिने प्रवृत्ति र शाखा नहरमा जथाभावी पाईप घुसारी पानी लिने प्रवृत्ति, तथा शाखा नहरको सिंचाई संरचनाबाट पानी चुहिने एवं बेडमा उम्रेका अत्याधिक भारपातले गर्दा यो समस्या उत्पन्न भएको देखिन्छ ।

त्यसैले, उपरोक्त समस्याहरु प्रायः बिद्यमान रहने वास्तविकता र पुछारका टर्सरी नहरहरुबाट सिंचाई गर्ने जलउपभोक्ता किसानहरुलाई न्यायोचित र समानुपातिक रूपमा पानी दिनु पर्ने आवश्यकताको परिप्रेक्ष्यमा शाखा नहरहरुलाई रोटेशन (आलो पालो) गरी पानी वितरण गर्नु आवश्यक छ । तथापि, शाखा नहर अन्तर्गतका टर्सरी नहरहरु बीच गरिने रोटेशन सिस्टम डिजाईन गर्दा सबै टर्सरी नहरहरुमा न्यायोचित र समानुपातिक पानी पुग्ने र पानी वितरण कार्य क्षमता (Water Distribution Efficiency) सम्भावित उच्चतम हुने गरी डिजाईन गर्नु पर्दछ । यस कार्यमा सहयोग गर्न ज.उ.स. का टोली टर्सरी नहर दुरुस्त राख्नु पर्ने र मुल तथा शाखा नहरमा डिसिल्टीज़ नभएको समय (वर्ष) मा भाड काटने नहर सफा राख्ने परिपाटी गर्नु जरुरी हुन्छ ।

शाखा नहर अन्तर्गतका टर्सरी नहरहरु बीच रोटेशन सिस्टम लागू गर्दा शाखा नहरहरुमा डिजाईन क्षमता बमोजिम पानी आपूर्ति (सप्लाई) गरिने छ ।

१.२.१ एमएससी मूल शाखा नहरको पानी वितरण तालिका

एमएससी मूल शाखा नहरको सिंचित क्षेत्रमा ३१ वटा टर्सरी नहरहरुद्वारा सिंचाई सेवा सुविधा प्रदान गरिएको छ । यी मध्ये १० वटा टर्सरी नहरहरु बीएससी-२ शाखा नहरबाट र बाकी २१ वटा टर्सरी नहरहरु एमएससी नहरबाट डाइरेक्ट र यसका ४ वटा उपशाखा नहरहरुबाट निस्केका छन् ।

सबै टर्सरी नहरहरुमा न्यायोचित र समानुपातिक पानी पुग्ने र पानी वितरण कार्य क्षमता (Water Distribution Efficiency) सम्भावित उच्चतम हुने गरी रोटेशन सिस्टम अनुसार पानी वितरण गर्नको

लागि उपरोक्त ३१ वटा टर्सरी नहरहरुलाई कमाण्ड क्षेत्र लगभग समान हुने गरी निम्नानुसार ३ समूहमा बाँडिएको छ ।

प्रथम समूह : एमएससी नहरको शिरान खण्ड (चेनेज ०+००० कि.मी. देखि चेनेज २+५३४ कि.मी.) बाट निस्केका ५ वटा डाइरेक्ट टर्सरी नहरहरु र उपशाखा नहरहरु एसएससी १ बाट निस्केका ३ वटा टर्सरी नहरहरु र बीएससी २ को शिरान खण्ड (चेनेज ०+००० कि.मी. देखि चेनेज १+०७४ कि.मी.) बाट निस्केका ३ वटा टर्सरी नहरहरु गरी जम्मा ११ वटा टर्सरी नहरहरु,

दोस्रो समूह : एमएससी नहरको मध्य खण्ड (चेनेज २+८७७ कि.मी. देखि चेनेज ३+४६० कि.मी.) बाट निस्केका ४ वटा डाइरेक्ट टर्सरी नहरहरु र उपशाखा नहर एसएससी २ बाट निस्केका ३ वटा टर्सरी नहरहरु र बीएससी २ शाखा नहरको मध्य खण्ड (चेनेज १+२३२ कि.मी. देखि चेनेज २+२४५ कि.मी.) बाट निस्केका ४ वटा टर्सरी नहरहरु गरी जम्मा ११ वटा टर्सरी नहरहरु, र

तेस्रो समूह : एमएससी नहरको पुछार खण्डबाट निस्केका एउटा डाइरेक्ट टर्सरी नहर र उपशाखा नहरहरु एसएससी ३ र एसएससी ४ बाट निस्केका ५ वटा टर्सरी नहरहरु र बीएससी-२ शाखा नहरको पुछार खण्डबाट निस्केका ३ वटा डाइरेक्ट टर्सरी नहरहरु गरी जम्मा १० वटा टर्सरी नहरहरु

प्रथम, दोस्रो र तेस्रो समूह अन्तर्गत पर्ने टर्सरी नहरहरुको नाम, शाखा नहरहरुको चेनेज र टर्सरी नहरहरुको कमाण्ड क्षेत्र (हेक्टर) तल तालिका ६ मा दिइएको छ ।

तालिका ६

प्रथम समूह			दोस्रो समूह			तेस्रो समूह		
एमएससी चेनेज	टर्सरी नहरहरु	कमाण्ड क्षेत्र हेक्टर	एमएससी चेनेज	टर्सरी नहरहरु	कमाण्ड क्षेत्र हेक्टर	बीएससी-२ चेनेज	टर्सरी नहरहरु	कमाण्ड क्षेत्र हेक्टर
0+037	M R1	28	2+877	SSC2		3+871	SSC3	
0+037	M L1	23		S2 L1	25		S3 R1	26
0+038	M L2	20		S2 R1	34		S3 R2	29
0+607	SSC1			S2 L2	34		S3 L1	34
	S1 R1	35	3+282	M L4	20	4+450	SSC4	
	S1 R2	21	3+285	M L5	23		S4 L1	33
	S1 L1	26	3+460	M R3A	20		S4 R1	36
2+253	M R2	31		M R3B	20	4+450	M R4	31
2+534	M L3	38						
<hr/>								
बीएससी-२ चेनेज			बीएससी-२ चेनेज			बीएससी-२ चेनेज		
0+013	B2 L1	28	1+232	B2 R2	36			
0+014	B2 R1	32	1+410	B2 L3	23	2+245	B2 R4	30
1+074	B2 L2	28	1+742	B2 R3	36	2+761	B2 L5	32

	जम्मा	2+245 310 हेक्टर	B2 L4	32 जम्मा 303 हेक्टर	32	2+761	B2 R5	31 जम्मा 282 हेक्टर
--	-------	------------------------	-------	------------------------------	----	-------	-------	------------------------------

प्रथम, दोस्रो र तेस्रो समूह अन्तर्गत पर्ने टर्सरी नहरहरु ३साताको रोटेशन चकमा संचालन गरिने छन् । पहिलो सातामा प्रथम समूह, दोस्रो सातामा दोस्रो समूह र तेस्रो सातामा तेस्रो समूह अन्तर्गत पर्ने टर्सरी नहरहरु बन्द गरिने छन् । आगामी साताहरुमा यही रोटेशन सिस्टम अनुसार टर्सरी नहरहरु बन्द र खुल्ला गर्ने गरी नहर संचालन गरिने छ । रोटेशन सिस्टमको विवरण तालिका ७ मा दिइएको छ ।

तालिका ७

	पहिलो रोटेशन चक												दोस्रो रोटेशन चक (कमशः)		
	पहिलो साता			दोस्रो साता			तेस्रो साता			पहिलो साता			दोस्रो		
	बिही	शुक्र	शनि	बिही	शुक्र	शनि	बिही	शुक्र	शनि	बिही	शुक्र	शनि	बिही	शुक्र	शनि
प्रथम समूहका टर्सरी नहरहरु	बन्द	बन्द	बन्द	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	बन्द	बन्द	बन्द			
दोस्रो समूहका टर्सरी नहरहरु	खुल्ला	खुल्ला	खुल्ला	बन्द	बन्द	बन्द	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला			
तेस्रो समूहका टर्सरी नहरहरु	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	बन्द	बन्द	बन्द	खुल्ला	खुल्ला	खुल्ला			

१.२.२ बीएससी-६ शाखा नहरको पानी वितरण तालिका

बीएससी-६ शाखा नहरको सिर्चित क्षेत्रमा ७ वटा तथा एउटै एस.एस.सी. रहेको छ सो बाट ४ वटा गरी जम्मा ११ वटा टर्सरी नहरहरुद्वारा सिंचाई सेवा सुविधा प्रदान गरिएको छ ।

सबै टर्सरी नहरहरुमा न्यायोचित र समानुपातिक पानी पुग्ने र पानी वितरण कार्य क्षमता (Water Distribution Efficiency) सम्भावित उच्चतम हुने गरी रोटेशन सिस्टम अनुसार पानी वितरण गर्नको लागि उपरोक्त ११ वटा टर्सरी नहरहरुलाई कमाण्ड क्षेत्र लगभग समान हुने गरी निम्नानुसार २ समूहमा बाँडिएको छ ।

प्रथम समूह : बीएससी-६ शाखा नहरको शिरान खण्ड (चेनेज ०+००० कि.मी. देखि चेनेज ०+८३० कि.मी.) बाट निस्केका ७ वटा टर्सरी एस.एस.सी. समेत नहरहरु र निस्केको छ ।

दोस्रो समूह : बीएससी-६ नहरको मध्य/पुच्छार खण्ड (चेनेज ०+८३८ कि.मी. देखि चेनेज १+८७५ कि.मी.) बाट निस्केका ४ वटा टर्सरी नहरहरु र उपशाखा नहरहरु बाट सिंचाई गर्ने

तालिका ८

First Group				Second Group			
Supply Canal	Change No.	Tertiary Name	Net Area (ha)	Supply Canal	Change No.	Tertiary Name	Net Area (ha)
BSC-6	0+40.70	B6-L1	24	Do	14+11.55	B6-L4	20
Do	0+45.0	B6-L2	29	Do	15+90.0	B6-R1	37
Do	1+50.45	B6-L3	21	Do	18+75.0	B6-L5	20
SSC11		S11R1	24	Do	18+75.0	B6-R2	23
Do		S11R2	26				
Do		S11L1	24				
Do		S11R3	21				

प्रथम, दोस्रो र तेस्रो समूह अन्तर्गत पर्ने टर्सरी नहरहरु इसाताको रोटेशन चकमा संचालन गरिने छन् । पहिलो सातामा प्रथम समूह, दोस्रो सातामा दोस्रो समूह र तेस्रो सातामा तेस्रो समूह अन्तर्गत पर्ने टर्सरी नहरहरु बन्द गरिने छन् । आगामी साताहरुमा यही रोटेशन सिस्टम अनुसार टर्सरी नहरहरु बन्द र खुल्ला गर्ने गरी नहर संचालन गरिने छ । रोटेशन सिस्टमको विवरण तालिका ९ मा दिइएको छ ।

तालिका ९

	पहिलो रोटेशन चक									दोस्रो रोटेशन चक (कमशः)		
	पहिलो साता			दोस्रो साता			तेस्रो साता			पहिलो साता		दोस्रो
	विही	शुक्र	शनि	विही	शुक्र	शनि	विही	शुक्र	शनि	विही	शुक्र	शनि
प्रथम समूहका टर्सरी नहरहरु	बन्द	बन्द	बन्द	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	बन्द	बन्द	बन्द
दोस्रो समूहका टर्सरी नहरहरु	खुल्ला	खुल्ला	खुल्ला	बन्द	बन्द	बन्द	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला
तेस्रो समूहका टर्सरी नहरहरु	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	बन्द	बन्द	बन्द	खुल्ला	खुल्ला	खुल्ला

२. गहूँ बालीको लागि नहर संचालन योजना

२.१ नेपाल पूर्वी नहरबाट शाखा नहरहरुको लागि

नेपाल पूर्वी नहरमा पानीको उपलब्धता

नेपाल र भारत बीच भएको गांडक सन्धि (१९५९ ई.) को सन्दर्भमा, नेपाल र भारत सरकार बीच अक्टूबर २७, १९७१ मा भएको मीटिङमा नेपालले दोन शाखा नहरबाट बर्षभरी (दोन शाखा नहर मर्मत सम्भारको लागि बन्द गरिएको बाहेक) २४.१ घनमीटर प्रति सेकण्ड (८५० क्यूसेक) पानी पाउने सहमति भएको थियो । त्यस्तै, नवम्बर ११, १९७९ मा भएको गण्डक र कोशी उच्चस्तरीय मीटिङमा दोन शाखा नहर खोल्ने र बन्द गर्ने समयमा निम्नानुसार सहमति भएको थियो :

धानबालीको लागि : दोन शाखा नहर ११ अप्रैलमा खोलिने र ३० अक्टूबरमा बन्द गरिने
गहूँबालीको लागि : दोन शाखा नहर १ दिसम्बरमा खोलिने र १० मार्चमा बन्द गरिने

उपरोक्त सहमतिहरु अनुसार नेपालले भारत (बिहार) को दोन शाखा नहरबाट नेपाल पूर्वी नहर (मूलनहर) को लागि वर्षायाममा धानबालीको लागि दिसम्बर देखि १० मार्च सम्म (दोन शाखा नहर मर्मत सम्भारको लागि बन्द गरिएको बाहेक) २४.१ घनमीटर प्रति सेकण्ड (८५० क्यूसेक) पानी पाउन सक्दछ । तर, नेपाल पूर्वी नहरको सन् २००० देखि २०१० सम्मको पानी मापनको रेकर्ड अनुसार नेपाल पूर्वी नहरमा अधिकतम लगभग २२ घनमीटर प्रति सेकण्ड र औसतमा १५ देखि १६ घनमीटर प्रति सेकण्ड (क्यूमेक) को दरले पानी उपलब्ध भएको देखिन्छ ।

त्यस्तै, सिंचाई विभाग र नारायणी सिंचाई प्रणाली जल उपभोक्ता समन्वय समिति ब्लक नं. ८ बीच भएको सिंचाई व्यवस्थापन हस्तान्तरण सम्झौता पत्रको अनुसूची ८ अनुसार नेपाल पूर्वी नहरबाट निस्किने शाखा प्रशाखा नहरहरुमा डिजाईन डिस्चार्ज बमोजिम पानी उपलब्ध गराईने, तथापि डिजाईन डिस्चार्ज अनुसार पानीको मात्रामा नेपाल पूर्वी नहरको पानीको पानीको उपलब्धताको आधारमा सिंचाई कार्यालयले ५ देखि १० प्रतिशत सम्म थपघट गर्न सक्ने सहमति भएको देखिन्छ ।

नहर संचालनको वर्तमान अभ्यास

हाल नारायणी सिंचाई व्यवस्थापन डिभिजन ले नेपाल पूर्वी नहर बाट रोटेशन (आलो पालो) सिस्टम अनुसार साताको ३ दिन पर्सा जिल्ला अन्तर्गतको ब्लक १ देखि ६ सम्मको शाखा प्रशाखा नहरहरुमा पानी छोडने र बाकी ४ दिन (१ दिन बाटो म्याद समेत गरी) बारा जिल्ला अन्तर्गतको ब्लक ७ देखि १२ सम्मको शाखा प्रशाखा नहरहरुको लागि पानी छोडने गरेको छ ।

ब्लक नं. ८ का शाखा प्रशाखा नहरहरुको लागि पानीको उपलब्धता

बर्षे बालीको लागि दोन शाखा नहरबाट छोडिने पानीको सन्दर्भमा नेपाल र भारत बीच भएको उपरोक्त सहमतिहरु र नारायणी सिंचाई व्यवस्थापन डिभिजन ले लागू गरेको नहर संचालनको

वर्तमान रोटेशन प्रणाली तथा सिंचाई विभाग र नारायणी सिंचाई प्रणाली जल उपभोक्ता समन्वय समिति ब्लक नं. ८ बीच भएको सिंचाई व्यवस्थापन हस्तान्तरण सम्झौता पत्रको अनुसूची ८ लाई मध्येनजर राख्दा, नारायणी सिंचाई प्रणाली ब्लक नं. ८ अन्तर्गतका शाखा प्रशाखा नहरहरुले नेपाल पूर्वी नहरबाट बर्षे बालीको लागि रोटेशन (आलो पालो) सिस्टम अनुसार साताको ३ दिन सम्म नहरको डिजाईन डिस्चार्ज बराबर पानी प्राप्त गर्न सकदछन् ।

मूलनहरको पानी आपूर्ति तालिका

नारायणी सिंचाई व्यवस्थापन डिभिजन ले बर्षे बालीको लागि नेपाल पूर्वी नहरबाट ब्लक नं. ८ को शाखा नहरहरुमा ८ दिसम्बर देखि फरवरी मसान्त सम्म तालिका ४ अनुसार रोटेशन सिस्टम लागू गरी तालिका ५ बमोजिम फुल सप्लाई डिजाईन डिस्चार्ज अनुसार एकमुष्ट पानी आपूर्ति गर्ने छ ।

तालिका ४

नेपाल पूर्वी नहरबाट निस्केका मूल शाखा नहर र शाखा नहरहरु	पानी बन्द गर्ने दिन र समय	पानी आपूर्ति गर्ने दिन र समय
एमएससी, बीएससी-१, बीएससी-३, बीएससी-४, बीएससी-५, र बीएससी-६	प्रत्येक आईतवार विहान ६ बजे देखि विहीवार विहान ६ बजे सम्म (३ दिन ब्लक १ देखि ६ को लागि र १ दिन बाटोम्याद बापत)	प्रत्येक विहीवार विहान ६ बजे देखि आईतवार विहान ६ बजे सम्म

तालिका ५

क्र. सं.	नेपाल पूर्वी नहरको चेनेज	शाखा नहरको नाम	कमाण्ड क्षेत्र (हे.)	डिजाईन डिस्चार्ज (लीटर प्रति सेकण्ड)
१	३१+६६७	बीएससी-१	५५२	६५७
२	३४+५९१	एमएससी	८९५	१०५५
३	३६+५५७	बीएससी-३	४६४	५४६
४	३८+८८१	बीएससी-४	२२३	२६७
५	३९+१८१	बीएससी-५	१२९	१५२
६	४०+७८१	बीएससी-६	२६९	३१७

उपरोक्त अनुसारको पानीको मात्रामा नेपाल पूर्वी नहरको पानीको उपलब्धताको आधारमा सिंचाई डिभिजन कार्यालयले ५ देखि १० प्रतिशत थपघट गर्न सक्ने छ ।

२.२ शाखा नहरहरुबाट उपशाखा र टर्सरी नहरहरुको लागि

टर्सरी नहरहरुको लागि १ लीटर प्रति सेकण्ड प्रति हेक्टर का दरले पानी आवश्यक पर्ने हिसाब गरी एमएससी र बीएससी शाखा नहरहरुको पानी वितरण कार्य क्षमता (Water Distribution Efficiency) ८५% मानेर ती शाखा नहरहरुको डिजाईन डिस्चार्ज १.१८ लीटर प्रति सेकण्ड प्रति हेक्टर का दरले गणना गरिएको छ । तर एमएससी र बीएससी शाखा नहरहरुमा डिजाईन डिस्चार्ज अनुसार पानी

आपूर्ति गर्दा पनि पुछारका टर्सरी नहरहरुमा पानी नपुगेको र कम पानी पुगेको गुनासो जलउपभोक्ता किसानहरुले गर्ने गरेका छन्। शाखा नहरको शिरानका जल उपभोक्ताहरुको बढी पानी लिने प्रवृत्ति र शाखा नहरमा जथाभावी पाईप घुसारी पानी लिने प्रवृत्ति, तथा शाखा नहरको सिंचाई संरचनाबाट पानी चुहिने एवं बेडमा उम्रेका अत्याधिक भारपातले गर्दा यो समस्या उत्पन्न भएको देखिन्छ।

त्यसैले, उपरोक्त समस्याहरु प्रायः बिद्यमान रहने वास्तविकता र पुछारका टर्सरी नहरहरुबाट सिंचाई गर्ने जलउपभोक्ता किसानहरुलाई न्यायोचित र समानुपातिक रूपमा पानी दिनु पर्ने आवश्यकताको परिप्रेक्ष्यमा टर्सरी नहरहरुलाई रोटेशन (आलो पालो) गरी पानी वितरण गर्नु आवश्यक छ। तथापि, शाखा नहर अन्तर्गतका टर्सरी नहरहरु बीच गरिने रोटेशन सिस्टम डिजाईन गर्दा सबै टर्सरी नहरहरुमा न्यायोचित र समानुपातिक पानी पुग्ने र पानी वितरण कार्य क्षमता (Water Distribution Efficiency) सम्भावित उच्चतम हुने गरी डिजाईन गर्नु पर्दछ।

शाखा नहर अन्तर्गतका टर्सरी नहरहरु बीच रोटेशन सिस्टम लागू गर्दा शाखा नहरहरुमा डिजाईन क्षमता बमोजिम पानी आपूर्ति (सप्लाई) गरिने छ।

२.२.१ एमएससी मूल शाखा नहरको पानी वितरण तालिका

एमएससी मूल शाखा नहरको सिंचित क्षेत्रमा ३१ वटा टर्सरी नहरहरुद्वारा सिंचाई सेवा सुविधा प्रदान गरिएको छ। यी मध्ये १० वटा टर्सरी नहरहरु बीएससी-२ शाखा नहरबाट र बाकी २१ वटा टर्सरी नहरहरु एमएससी नहरबाट डाइरेक्ट र यसका ४ वटा उपशाखा नहरहरुबाट निस्केका छन्।

सबै टर्सरी नहरहरुमा न्यायोचित र समानुपातिक पानी पुग्ने र पानी वितरण कार्य क्षमता (Water Distribution Efficiency) सम्भावित उच्चतम हुने गरी रोटेशन सिस्टम अनुसार पानी वितरण गर्नको लागि उपरोक्त ३१ वटा टर्सरी नहरहरुलाई कमाण्ड क्षेत्र लगभग समान हुने गरी निम्नानुसार ३ समूहमा बाँडिएको छ।

प्रथम समूह : एमएससी नहरको शिरान खण्ड (चेनेज ०+००० कि.मी. देखि चेनेज २+५३४ कि.मी.) बाट निस्केका ५ वटा डाइरेक्ट टर्सरी नहरहरु र उपशाखा नहरहरु एसएससी १ बाट निस्केका ३ वटा टर्सरी नहरहरु र बीएससी २ को शिरान खण्ड (चेनेज ०+००० कि.मी. देखि चेनेज १+०७४ कि.मी.) बाट निस्केका ३ वटा टर्सरी नहरहरु गरी जम्मा ११ वटा टर्सरी नहरहरु,

दोस्रो समूह : एमएससी नहरको मध्य खण्ड (चेनेज २+८७७ कि.मी. देखि चेनेज ३+४६० कि.मी.) बाट निस्केका ४ वटा डाइरेक्ट टर्सरी नहरहरु र उपशाखा नहर एसएससी २ बाट निस्केका ३ वटा टर्सरी नहरहरु र बीएससी २ शाखा नहरको मध्य खण्ड (चेनेज १+२३२ कि.मी. देखि चेनेज २+२४५ कि.मी.) बाट निस्केका ४ वटा टर्सरी नहरहरु गरी जम्मा ११ वटा टर्सरी नहरहरु, र

तेस्रो समूह : एमएससी नहरको पुछार खण्डबाट निस्केका एउटा डाइरेक्ट टर्सरी नहर र उपशाखा नहरहरु एसएससी ३ र एसएससी ४ बाट निस्केका ५ वटा टर्सरी

नहरहरु र बीएससी-२ शाखा नहरको पुछार खण्डबाट निस्केका ३ वटा डाइरेक्ट टर्सरी नहरहरु गरी जम्मा १० वटा टर्सरी नहरहरु

प्रथम, दोस्रो र तेस्रो समूह अन्तर्गत पर्ने टर्सरी नहरहरुको नाम, शाखा नहरहरुको चेनेज र टर्सरी नहरहरुको कमाण्ड क्षेत्र (हेक्टर) तल तालिका ६ मा दिइएको छ ।

तालिका ६

प्रथम समूह			दोस्रो समूह			तेस्रो समूह		
एमएससी चेनेज	टर्सरी नहरहरु	कमाण्ड क्षेत्र हेक्टर	एमएससी चेनेज	टर्सरी नहरहरु	कमाण्ड क्षेत्र हेक्टर	बीएससी-२ चेनेज	टर्सरी नहरहरु	कमाण्ड क्षेत्र हेक्टर
0+037	M R1	28	2+877	SSC2		3+871	SSC3	
0+037	M L1	23		S2 L1	25		S3 R1	26
0+038	M L2	20		S2 R1	34		S3 R2	29
0+607	SSC1			S2 L2	34		S3 L1	34
	S1 R1	35	3+282	M L4	20	4+450	SSC4	
	S1 R2	21	3+285	M L5	23		S4 L1	33
	S1 L1	26	3+460	M R3A	20		S4 R1	36
2+253	M R2	31		M R3B	20	4+450	M R4	31
2+534	M L3	38						
बीएससी-२ चेनेज			बीएससी-२ चेनेज			बीएससी-२ चेनेज		
0+013	B2 L1	28	1+232	B2 R2	36			
0+014	B2 R1	32	1+410	B2 L3	23	2+245	B2 R4	30
1+074	B2 L2	28	1+742	B2 R3	36	2+761	B2 L5	32
			2+245	B2 L4	32	2+761	B2 R5	31
	जम्मा	310 हेक्टर		जम्मा	303 हेक्टर		जम्मा	282 हेक्टर

प्रथम, दोस्रो र तेस्रो समूह अन्तर्गत पर्ने टर्सरी नहरहरु ३ साताको रोटेशन चकमा संचालन गरिने छन् । पहिलो सातामा तेस्रो समूह, दोस्रो सातामा दोस्रो समूह र तेस्रो सातामा प्रथम समूह अन्तर्गत पर्ने टर्सरी नहरहरु बन्द गरिने छन् । आगामी साताहरुमा यही रोटेशन सिस्टम अनुसार टर्सरी नहरहरु बन्द र खुल्ला गर्ने गरी नहर संचालन गरिने छ । रोटेशन सिस्टमको विवरण तालिका ७ मा दिइएको छ ।

तालिका ७

	पहिलो रोटेशन चक									दोस्रो रोटेशन चक (कमशः)		
	पहिलो साता			दोस्रो साता			तेस्रो साता			पहिलो साता		दोस्रो
	विही	शुक	शनि	विही	शुक	शनि	विही	शुक	शनि	विही	शुक	शनि
प्रथम समूहका टर्सरी नहरहरु	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	बन्द	बन्द	बन्द	खुल्ला	खुल्ला	खुल्ला
दोस्रो समूहका टर्सरी नहरहरु	खुल्ला	खुल्ला	खुल्ला	बन्द	बन्द	बन्द	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला
तेस्रो समूहका टर्सरी नहरहरु	बन्द	बन्द	बन्द	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	बन्द	बन्द	बन्द

नोट: तालिका ४ अनुसार आईतवार, सोमवार, मंगलवार र बुधवार पानी उपलब्ध हुने छैन ।

२.२.२ बीएससी-६ शाखा नहरको पानी वितरण तालिका

बीएससी-६ शाखा नहरको सिंचित क्षेत्रमा ७ वटा तथा एउटै एस.एस.सी. रहेको छ सो बाट ४ वटा गरी जम्मा ११ वटा टर्सरी नहरहरुद्वारा सिंचाई सेवा सुविधा प्रदान गरिएको छ ।

सबै टर्सरी नहरहरुमा न्यायोचित र समानुपातिक पानी पुग्ने र पानी वितरण कार्य क्षमता (Water Distribution Efficiency) सम्भावित उच्चतम हुने गरी रोटेशन सिस्टम अनुसार पानी वितरण गर्नको लागि उपरोक्त ११ वटा टर्सरी नहरहरुलाई कमाण्ड क्षेत्र लगभग समान हुने गरी निम्नानुसार २ समूहमा बाँडिएको छ ।

प्रथम समूह : बीएससी-६ शाखा नहरको शिरान खण्ड (चेनेज ०+००० कि.मी. देखि चेनेज ०+८३० कि.मी.) बाट निस्केका ७ वटा टर्सरी एस.एस.सी. समेत नहरहरु र निस्केको छ ।

दोस्रो समूह : बीएससी-६ नहरको मध्य/पुच्छार खण्ड (चेनेज ०+८३८ कि.मी. देखि चेनेज १+८७५ कि.मी.) बाट निस्केका ४ वटा टर्सरी नहरहरु र उपशाखा नहरहरु बाट सिंचाई गर्न

प्रथम, दोस्रो र तेस्रो समूह अन्तर्गत पर्ने टर्सरी नहरहरुको नाम, शाखा नहरहरुको चेनेज र टर्सरी नहरहरुको कमाण्ड क्षेत्र (हेक्टर) तल तालिका द मा दिइएको छ ।

तालिका ८

First Group				Second Group			
Supply Canal	Chanege No.	Tertiary Name	Net Area (ha)	Supply Canal	Chanege No.	Tertiary Name	Net Area (ha)
BSC-6	0+40.70	B6-L1	24	Do	14+11.55	B6-L4	20
Do	0+45.0	B6-L2	29	Do	15+90.0	B6-R1	37
Do	1+50.45	B6-L3	21	Do	18+75.0	B6-L5	20
SSC11		S11R1	24	Do	18+75.0	B6-R2	23
Do		S11R2	26				
Do		S11L1	24				

प्रथम, दोस्रो र तेस्रो समूह अन्तर्गत पर्ने टर्सरी नहरहरु ३साताको रोटेशन चकमा संचालन गरिने छन् । पहिलो सातामा तेस्रो समूह, दोस्रो सातामा दोस्रो समूह र तेस्रो सातामा प्रथम समूह अन्तर्गत पर्ने टर्सरी नहरहरु बन्द गरिने छन् । आगामी साताहरुमा यही रोटेशन सिस्टम अनुसार टर्सरी नहरहरु बन्द र खुल्ला गर्ने गरी नहर संचालन गरिने छ । रोटेशन सिस्टमको विवरण तालिका ९ मा दिइएको छ ।

तालिका ९

	पहिलो रोटेशन चक									दोस्रो रोटेशन चक (कमशः)		
	पहिलो साता			दोस्रो साता			तेस्रो साता			पहिलो साता		दोस्रो
	विही	शुक	शनि	विही	शुक	शनि	विही	शुक	शनि	विही	शुक	शनि
प्रथम समूहका टर्सरी नहरहरु	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	बन्द	बन्द	बन्द	खुल्ला	खुल्ला	खुल्ला
दोस्रो समूहका टर्सरी नहरहरु	खुल्ला	खुल्ला	खुल्ला	बन्द	बन्द	बन्द	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला
तेस्रो समूहका टर्सरी नहरहरु	बन्द	बन्द	बन्द	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	खुल्ला	बन्द	बन्द	बन्द

नोट: तालिका ४ अनुसार आईतवार, सोमवार, मंगलवार र बुधवार पानी उपलब्ध हुने छैन ।

